

**विषय:** ओहायो राज्यमा अपवादहरूका साथ सामूहिक जमघटहरूलाई सीमित र/वा निषेध गर्नका लागि संशोधित आदेश

म, ओहायो स्वास्थ्य विभाग (Ohio Department of Health, ODH) का अन्तरिम निर्देशक Lance D. Himes संक्रामक रोगहरूलाई फैलनबाट रोक्न विशेष आदेशहरू दिनका लागि R.C. 3701.13 मा मलाई प्रदान गरिएको अधिकार बमोजिम.. ओहायो राज्यमा COVID-19 लाई फैलनबाट रोक्नका लागि निम्न कुराहरूको" आदेश दिन्छु:

1. एकल निवास र यो अवस्थित रियल इस्टेट, अपार्टमेन्ट, कन्डोमिनियम वा डर्मिटरी बसोबास एकाइ बाहिर हुने 10 जनाभन्दा बढी मानिसहरूको सबै प्रकारको सार्वजनिक र निजी जमघटहरू निषेधित छन् । यो मार्च 16, 2020 मा जारी गरिएको राष्ट्रपति Trump को कोरोना भाइरससम्बन्धी मार्गनिर्देशनहरू अनुसार छ ।
2. अनुच्छेद 1 वैवाहिक उत्सव र अन्त्येष्टि संस्कारहरूमा लागू हुँदैन ।
3. बैंकवेटहरूमा निकट सम्पर्क, विवाहको रिसेप्सन पार्टी, क्रियाकर्मको भोज र अन्य कार्यक्रमहरूको दौरान मानिसहरूका बीचमा हावाको माध्यमबाट सर्ने कणहरूमार्फत COVID-19 को फैलावटलाई कम गर्नका निम्ति तिनीहरू निम्न प्रतिबन्धहरूका साथ हुनुपर्छ:
  - a. खुला जमघट क्षेत्रहरूमा जम्मा हुन वा क्रियाकलापहरू र नाचगान गर्न;
  - b. पाहुनाहरू हरसमय अनिवार्य रूपमा बसेको हुनुपर्छ । पहिलो नृत्य, टोस्ट र केक काट्ने जस्ता विवाहको परम्परागत रिसेप्सन कार्यक्रमहरूका लागि अनुमति दिइन्छ;
  - c. यदि खानेकुरा र पेय पदार्थहरू खुवाइन्छ भने पाहुनाहरूलाई अनिवार्य रूपमा उहाँहरूकै सिटहरूसम्म लगेर खाने-पिउने कुराहरू दिनुपर्छ । आफै आएर हाल्ने बफेट र बार क्षेत्रहरूका लागि अनुमति हुँदैन;
  - d. खाने वा पिउने कुराहरू खाइहेको समयमा बाहेक मास्कहरू अनिवार्य रूपमा हरसमय लगाएको हुनुपर्छ; र
  - e. एउटै टेबलमा 10 जनाभन्दा बढी मानिस बस्न हुँदैन र बसेका मानिसहरू पनि एउटै घरपरिवारको हुनुपर्छ ।
4. अनुच्छेद 1 धार्मिक संस्कारहरूमा लागू हुँदैन ।
5. अनुच्छेद 1 निवेदन वा जनमत संग्रह परिसञ्चारक र पत्रपत्रिका, टेलिभिजन, रेडियो, अन्य सञ्चार सेवाहरू समावेश हुने सञ्चारका कुनै पनि क्रियाकलापसहित फर्स्ट अमेन्डमेन्टद्वारा सुरक्षित गरिएको वाक र 1 21.22 बमोजिम सर्वसाधारणका लागि खुला राख्न आवश्यक पर्ने बैठकहरू लगायत सरकारी बैठकहरूमा लागू हुँदैन ।
6. अनुच्छेद 1 स्वास्थ्य निर्देशकका आदेशहरूद्वारा अनुमति दिइएका जमघटहरूमा लागू हुँदैन ।
7. पुल टेबल, पिनबल मेसिन, डार्ट बोर्ड , जुक बक्स, भिडियो गेम, आर्केड गेम र सिक्का हालेर सञ्चालन हुने मेसिनहरूलाई अझैपनि जुन 5, 2020 मा हस्ताक्षर गरिएको अपवादहरूका साथ रेस्टुरेन्ट, बार, बैंकवेट र क्याटरिड फसिलिटी र सेवाहरू पुनः खोल्ने निर्देशकको संशोधित आदेशमा व्यवस्था गरिएका मार्गनिर्देशनहरू र सो आदेशका सन्दर्भहरू बमोजिम खुला राख्न अनुमति दिइन्छ ।

8. यसमा व्यवस्था गरिएका बाहेक, सेप्टेम्बर 23, 2020 मा हस्ताक्षर गरिएको अपवादहरूका साथ रेस्टुरेन्ट, बार, बैकवेट र क्याटरिङ फसिलिटी र खानपान सेवाहरू पुनः खोल्ने निर्देशकको तेस्रो संशोधित आदेश लागू रहिरहन्छ र बैकवेट फसिलिटीहरूमा विवाहको रिसेप्सन, क्रियाकर्मको भोज र अन्य कार्यक्रमहरू यसका आवश्यकताहरू अनुसार चल्नुपर्छ ।

9. यो आदेश नोभेम्बर 17, 2020 मा राति 12:01 बजेदेखि लागू हुनेछ ।

यसैगरी, म यसैद्वारा एकल निवास र यो अवस्थित रियल इस्टेट वा अपार्टमेन्ट, कन्डोमिनियम वा डर्मिटी बसोबास एकाइ बाहिर हुने 10 जनाभन्दा बढी मानिसहरूको सबै सार्वजनिक र निजी जमघटहरू अपवादहरूका साथ निषेधित छन् भन्ने **आदेश दिन्छु** । यो आदेश गभर्नरको कार्यकारी आदेशमा घोषणा गरिएको आपतकालीन स्थितिको म्याद समाप्त नहुँदासम्म वा ओहायो स्वास्थ्य विभागका निर्देशकले यो आदेशलाई रद्द वा परिमार्जन नगर्दासम्म पूर्ण रूपमा लागू र प्रभावकारी रहनेछ । यो आदेश कार्यान्वयन गर्ने कुनै पनि सरकारी अधिकारीसँग यो आदेश प्रभावकारी रहनेसम्बन्धी प्रश्नहरू हुने हदसम्म, स्वास्थ्य निर्देशकले यसैद्वारा स्थानीय स्वास्थ्य विभागहरूलाई लिखितमा र यो आदेश अनुरूप हुनेगरी प्रश्नहरूको जवाफ दिने अधिकार प्रत्यायोजन गर्नुहुन्छ ।

  
Lance D. Himes

नोभेम्बर 15, 2020

स्वास्थ्यका अन्तरिम निर्देशक